

छलफलका लागी पेश भएका प्रस्तावहरु

१. महालेखा परिक्षकको कार्यालयको प्रारम्भिक प्रतिवेदन सम्बन्धमा ।

निर्णय नं. १

आजको यस नगरकार्यपालिकाको बैठकको कार्यसूचिमा चढी निर्णयको लागि पेश भएको मलेपको दफा-१ देखि दफा १२९ सम्मको प्रारम्भिक प्रतिवेदन पेश भइ पढीवाची सुनाइ वृहतरूपमा अध्ययन गरी छलफल गर्दा । यस नगरपालिकाले आर्थिक कारोवार संचालन नेपालको संविधान २०७२ को मर्म र भावना अनुरूप संघियता कायान्वयनको लागी बनाइएको स्थानिय सरकार संचालन ऐन २०७४ को आधारमा स्थानीय सरकारलाई प्राप्त भएको विधायकी, कार्यकारीणी तथा न्यायीक अधिकारको अभ्यास गर्दै यहाँका जनताको विकास तथा समृद्धिको चाहानालाई पुरा गर्नको लागी यस नगरपालिको सबै साधन स्रोतको अधिकतम उपयोग गरी यस नगरपालिकाको नगरसभाबाट स्वीकृत भएको नगर विकास योजना नगरकार्यपालिकाका विभिन्न समयको निर्णय तथा नगरप्रमुख ज्युबाट दिएको अख्तियारीको आधारमा नगरपालिकाको सबै आर्थिक लगायतका साधनहरु प्रमुख प्रशासकीय अधिकृतबाट नियमीतता मितव्ययीता , प्रभावकारीता , औचित्यता तथा पारदर्शीता जस्ता आर्थिक प्रसाशनका मुलभुत सिद्धान्तलाई आत्मासाथ गरी परिचालन गरिएको छ ।

आर्थिक साधनको प्रयोग गर्दा सामुहिक जवाफदेहीताको आधारमा नगरपालिकाको आर्थिक स्रोत तथा साधनलाई जनताको सार्वजनिक हितलाई ध्यानमा राखी परिचालन गरिएको छ । कुनै किसिमको हिनामिना सरकारी दपोट मस्यौट गरिएको छैन । कुनै किसिमको अनियमीता तथा भ्रष्टाचार भएको छैन । यसैले यो प्रारम्भिक प्रतिवेदनमा विभिन्न दफामा उल्लेख भएको अनियमीत रकम नियमीत भएकोले सम्परिक्षण गार दिन हुन महालेखा परिक्षकको विभागलाई अनुरोध गर्ने । साथै सुधारका लागी दिएका सबै सुझावहरुलाई यस नगर कार्यपालिकाले आत्मासाथ गर्दै आगामी दिनमा यस तर्फ सुधार गरिने प्रतिबद्धता गर्दै देहाय अनुसारको प्रतिक्रिया सहित समपरिक्षणको लागी महालेखा परिक्षकको कार्यालयलाई अनुरोध गर्ने निर्णय गरियो ॥

विषय - लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धमा ।

श्री महालेखा परीक्षकको कार्यालय
डोरमुकाम, सर्लाही ।

प्रस्तुत विषयमा त्यहाँ कार्यालयको डोरमुकामबाट लेखापरीक्षण गरी मिति २०७६/०९/१७ गते, च.नं. ३४ को लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन मिति २०७६/१०/१७ गते यस नगरपालिकाको कार्यालयमा प्राप्त भई व्यहोरा अवगत भयो । सो सम्बन्धमा निम्न दफामा राय प्रतिक्रिया उल्लेख गरी आवश्यक कागजात प्रमाण सहित समपरीक्षणको लागी पठाइएको व्यहोरा सादर अनुरोध गरिन्छ ।

तपसिल

१. दफा नं. ९ (१), आ.व. २०७५/०७६ को प्रदेश सर्शत अनुदान तर्फ एक करोड रकमको योजना सहित बजेट प्राप्त भएकोमा पहिलो चौमासिक निकास र. ३३,००,०००।०० (तेतिस लाख) प्राप्त भएको र बाँकी ६७,००,०००।०० (सरसठ्ठी लाख) रुपैया आ.व. २०७६/०७७ को श्रावण महिनाको १७ गते प्रदेश सरकारबाट निकास प्राप्त भएको हुँदा भुक्तानी बाँकी कार्यपालिकाको निर्णयबाट सारी यस चालु आ.व. २०७६/०७७ मा भुक्तानी गएको हुँदा फिर्ता गर्नु नपर्ने । यसै दफाको ५१,९२,०००।०० (ऐकाउन्न लाख व्यान्बे हजार) को शिक्षाको थप प्राविधिक धार तर्फको विधालय संचालनका लागी श्री महाविर जन्ता मा.वि हरिपुर सर्लाहीको लागी प्रयोगशाला (Lab)अनुदान प्राप्त भएको रकम आ.व. २०७५/०७६ को असार ३१ गते निकास प्राप्त भएको र यस नगरपालिकाको लेखा प्रणाली Sutra मा आवद्ध भएकोले सोहिदिन नै खर्च लेखन नसकिएको र उक्त रकम शिक्षा तथा मानव श्रोत विकास केन्द्र शैक्षिक प्रविधि शाखा सानोठिमी भक्तपुरबाट एकमुष्ठ रूपमा वित्तिय हस्तान्तरण मार्फत अनुदान निकास भएको र यो रकम एक पटक दिने अनुदान (Ones Time Grant) को रकम भएकोले आ.व. २०७६/०७७ मा जिम्मेवारी सारी सम्बन्धित विधालयलाई निकास गरिसकिएकोले फिर्ता गर्नु नपर्ने देखिन्छ ।

२. दफा ३४, स्थानिय तहका पदाधिकारीका सुविधा सम्बन्धि दफामा ७५,६९,७८८।०० (पचहतर लाख एकसठ्ठी हजार सात सय अठ्ठासी) रुपैया अनियमित देखिएको भनी लेखिएकोमा उक्त दफामा उल्लेखित रकम ईश्वरपुर नगरपालिकाको भएको भनि उल्लेख गरिएको हुँदा यस नगरपालिकाको अनियमित भन्न मिलेन । यस नगरपालिकाको नगरसभाबाट जनप्रतिनिधिको तलब, भत्ता शिर्षकमा गत वर्ष र चालु वर्ष २ वटा शिर्षकमा एकमुष्ट रकम विनियोजन गरी गत वर्षको भुक्तानी बाँकी र आ.व. २०७५/०७६ को जनप्रतिनिधिको सुविधा नगरसभाबाट स्वीकृत गरी खर्च लेखिएको हुँदा अनियमित भन्न मिलेन ।
३. दफा ३४(४), उपचार खर्च सम्बन्धमा स्थानिय तहको कार्यकारिणी अधिकार प्राप्त कार्यापालिका द्वारा निर्णय गरी उपलब्ध गराएको उपचार खर्च अन्य सहायताबाट खर्च लेखिएको र स्थानिय सरकारले मानविय सहायताको रुपमा उपलब्ध गराएको खर्चलाई अनियमित भन्न नसकिने ।
४. दफा ३४(६), गत वर्षको भुक्तानी रकम नगर सभाबाट भुक्तानि दायित्व देखाई खर्च स्वीकृत गरी लेखिएको ६९,९८,९२४।०० (एकसठ्ठी लाख अठार हजार नौ सय चौविस) रुपैया रकम नगरसभा सदस्य तथा पदाधिकारीहरुको सुविधा सम्बन्धि प्रदेश कानुनमा निर्वाचित मिति देखी सुविधा पाउने कानुन भएकोले नगरसभाबाट स्वीकृत गरी उक्त शिर्षकमा खर्च लेखेको हुँदा अनियमित भन्न मिलेन ।
५. दफा ४३, वृद्ध वृद्धा तथा अपाङ्गको लागी कम्बल वितरण कार्यक्रममा खर्च भएको ९,८८,७५०।०० (नौ लाख अठ्ठासी हजार सात सय पचास) रुपैया तत्कालिन समयमा शित लहरी परी जाडो वाट पिडित लक्षित वर्गलाई राहत दिन खर्च लेखिएको सम्बन्धित व्यक्तिहरुलाई तुरुन्त वितरण गर्नु पर्ने भएकोले उक्त कम्बलहरु पारदर्शी तरिकाले खरिद गरी लक्षित वर्गलाई वितरण गरिएको हुनाले उक्त रकमलाई अनियमित भन्न मिलेन ।
६. दफा ५९, पिडारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई जग्गा खरिद गर्नको लागी ९०,००,०००।०० (दश लाख) रुपैया अनुदान उपलब्ध गराएको यदि स्थानीय तहले जग्गाको व्यवस्था नगरेमा ५८४ लाखको खानेपानीको आयोजना नै गुम्ने अवस्था भएकोले उक्त अनुदान रकमबाट जग्गा खरिद गरी खानेपानीको काम संचालन हुँदै गरेको हुँदा लक्ष्य बमोजिम कार्य

भएको, अपेक्षित उपलब्धि हासिल भएको प्रमाणको रूपमा जग्गा धनी प्रमाण पुर्जा र खानेपानीको ओभरहेड ट्याङ्की बन्दै गरेको कुरा मौजुद रहेको हुँदा उक्त रकम नियम संगत छ ।

७. दफा ५८, ६० र ६१, आ.व. २०७६/०७७ मा झुल वितरण भएको भरपाई संलग्न रहेको छ ।

८. दफा ५९, आ.व. २०७६/०७७ को भरपाई संलग्न रहेको छ ।

९. दफा १२०, समाजीक सुरक्षाको रकम बैंक मार्फत वितरण गर्नु पर्ने सरकारको निती भएको र यस नगरपालिकाबाट समाजीक सुरक्षाको रकम बैंक मार्फत वितरण गरिएको हुँदा सरकारको निती अनुसार गरिएको कामको रकम अनियमित भन्न नमिल्ने र सोको प्रमाणको कागजात सलग्न रहेको छ ।

१०. दफा ६५ को मदरसालाई वितरण गरिएको रु १५ लाखको अनुदान रकम स्थानीय सरकारको नगरसभा तथा नगर कार्यपालिकाबाट कार्यकारीणी अधिकार प्रयोग गरी निर्णयको आधारमा मदरसा सचालनके लागी अनुदान खर्च लेखिएको हुँदा अनियमीत भन्न नमिल्ने ।

११. दफा ७६ मा १२ लाखको अनुदान रकम स्थानीय सरकारको नगरसभा तथा नगर कार्यपालिकाबाट कार्यकारीणी अधिकार प्रयोग गरी निर्णयको आधारमा हरिपुर नगरपालिकामा सचालनमा रहेको एकमात्र क्याम्पस भएको उक्त क्याम्पसमा अनुदान विना सचालनमा आउन नसक्ने भएकोले क्याम्पस सचालनके लागी अनुदान खर्च लेखिएको हुँदा अनियमीत भन्न नमिल्ने ।

१२. दफा ९७ को न्यानो झोला वितरणको विल भर्पाइ सगलग्न रहेको छ ।

१३. दफा १०४ देखी दफा ११३ सम्म शिक्षाको शर्त अनुदानको रकम विभिन्न विद्यालयको अभिलेख र मागपत्रको आधारमा खर्च लेखिएको हुँदा अनियमीत भन्न मिलेन ।।

१४. दफा १२१ देखि उल्लेख गरिएको राष्ट्रपती चुरे तराई सरक्षण कार्यक्रम उपभोक्ता समिती मार्फत कार्यान्वयन गरिएको समयमा काम सम्पन्न पनि भएको तर असारको अन्तिममा तराइमा परेको भिषण वर्षाको कारण आएको वाढीले आयोजनामा ठुलो क्षति पुर्याएको व्यहोरा समेत जानकारीको लागी अनुरोध छ ।

१५. अन्तमा नेपालको संविधान २०७२ को भावना र मर्म अनुसार संघियताको कार्यान्वयनको क्रममा बनेको स्थानिय सरकार संचालन ऐन २०७४ को परिधिभित्र रही स्थानिय नेतृत्वको विकास गर्दै स्थानिय शासन पद्धतिलाई सुदृढ गरी स्थानिय तहमा रहेको विधायिकी, कार्यकारिणी तथा न्यायिक अधिकारको अभ्यास गर्दै जनताको समृद्धि र विकासको आवश्यकताको लागी नगरसभा, नगरकार्यपालिका तथा नगरप्रमुख ज्यू वाट अखितयारी प्राप्त भए बमोजिम यस नगरपालिकाको आर्थिक श्रोत साधन परिचालन गरिएको छ । नगरसभाबाट स्वीकृत गरिएको वार्षिक नगर विकास योजनाको आधारमा सामुहिक जवाफदेहीता लीइ जनताको सार्वजनिक हितलाई ध्यानमा राखी कामहरु गरिएको छ । कुनै किसिमको हिनामिना सरकारी दपोट मस्यौट गरिएको छैन । कुनै किसिमको अनियमीता तथा भ्रष्टाचार भएको छैन । नियमितता, प्रभावकारिता, औचित्यता तथा पारदर्शिता जस्ता आर्थिक प्रशासनका मुलभुत सिद्धान्तहरुलाई आत्मसाथ गरिएको छ । जिम्मेवारी, जवाफदेही तथा उत्तरदायी भई पूर्ण आर्थिक अनुशासन पालना गरी आर्थिक कारोवार गरिएको व्यहोरा समेत सादर अनुरोध छ । यसैले यो प्रारम्भिक प्रतिवेदनको विभिन्न दफामा उल्लेख भएको अनियमीत रकम नियमीत भएकोले सम्परिक्षण गरि दिन हुन सादर अनुरोध गरिन्छ ।

छलफलका लागी पेश भएको प्रस्ताव

२. कार्यालयलाई गाडी भाडा लिने सम्बन्धमा ।

निर्णय नं. २

आजको यस नगरकार्यपालिकाको बैठकको कार्यसुचिमा चढी निर्णयको लागि पेश भएका कार्यालयलाई गाडी भाडा लिने सम्बन्धी प्रस्तावमा छलफल गर्दा यस नगरपालिकाको कार्यलाई प्रभावकारी रूपमा संचालन गर्न योजनाहरूको अनुगमन तथा अन्य सम्बन्धीत कार्यालयहरूसँग समन्वय गर्न यस नगरपालिकाको शिक्षा, स्वास्थ्य लगायत अन्य शाखाको कार्यहरूलाई अनुगमन गर्न एक थान चार पांग्रे सवारी साधन भाडामा लिन आवश्यक परेको हुँदा मासिक रूपमा प्रति महिना रुं १,००,०००।०० (एक लाख मात्र) भाडा दिने गरी २०७६ माघ १ गते देखि असार मसान्त सम्म छ महिनाको लागि १ थान चार पांग्रे सवारी साधन भाडामा लिने निर्णय गरियो ।

छलफलका लागी पेश भएको प्रस्ताव

३. स्वास्थ्य चौकीमा कार्यालय सहयोगीलाई करारमा कर्मचारी राख्ने सम्बन्धमा ।

निर्णय नं. ३

आजको यस नगरकार्यपालिकाको बैठकको कार्यसुचिमा चढी निर्णयको लागि पेश भएका स्वास्थ्य चौकीमा कार्यालय सहयोगीलाई करारमा कर्मचारी राख्ने सम्बन्धी प्रस्तावमा छलफल गर्दा यस नगरपालिकामा सशर्त अनुदानबाट तलव भत्ता पाउने गरी विगत आ.व. देखि नै काम गरी आएका देहाय बमोजिमका कार्यालय सहयोगीहरूको सशर्त अनुदानबाट रकम नआउने भए पछि मिति २०७६।०६।३० गतेको कार्यपालिकाको निर्णयबाट अवकाश दिएको भएता पनि उनीहरू नभई कार्यसंचालन गर्न अफ्ठयारो परेको र लामो समय देखि कार्यालय सहयोगीको रूपमा काम गरेका अनुभवी कर्मचारीबाट नै काम गराउँदा उपयुक्त हुने हुँदा मिति २०७६ माघ १ गते देखि २०७७ असार मसान्त सम्म फोहोर व्यवस्थापनबाट खर्च ब्यहोर्ने गरी करारमा सम्भौता गरी काम लगाउने निर्णय गरियो । साथै ४ वटा नयाँ स्वास्थ्य संस्थाहरूमा ४ जना कार्यालय सहयोगी करार सेवामा भर्ना गर्ने निर्णय गरियो ।

क्र.सं.	नाम	पद	स्वास्थ्य	तलव रकम
१	शम्भु प्रसाद साह	कार्यालय सहयोगी	स्वास्थ्य चौकी पिडारी	१६,०००।००
२	सन्तोष ठाकुर	कार्यालय सहयोगी	स्वास्थ्य चौकी लक्ष्मीपुर	१६,०००।००
३	माधव प्रसाद भट्टराई	कार्यालय	प्रा.स्वा.केन्द्र हरिपुर	१६,०००।००
४	हिमकला दर्लामी	कार्यालय सहयोगी	स्वास्थ्य चौकी पिडारी	१६,०००।००

छलफलका लागी पेश भएको प्रस्ताव

४. राष्ट्रपती रनिंग शिल्ड प्रतियोगितामा नपुग रकम सम्बन्धमा ।

निर्णय नं. ४

आजको यस नगरकार्यपालिकाको बैठकको कार्यसुचिमा चढी निर्णयको लागि पेश भएका राष्ट्रपती रनिंग शिल्ड प्रतियोगितामा नपुग रकम सम्बन्धी प्रस्तावमा छलफल गर्दा यस नगरपालिकामा सशर्त अनुदानमा रकम रु. १,००,०००।०० विनियोजन भएको र उक्त रकमले राष्ट्रपती रनिंग शिल्ड प्रतियोगिता संचालनमा नपुग्ने भएकोले खेलकुद शिर्षकबाट रु. १,००,०००।०० थप समेत गरी रु. २,००,०००।०० मा सामाजिक विकास समितिका संयोजक श्री हृदय नारायण पजियारको अध्यक्षतामा गठन भएको राष्ट्रपती रनिंग शिल्ड प्रतियोगिता संचालन समिति मार्फत रकम उपलब्ध गराई २०७६ फागुन ४ गते देखि ५ गते सम्म राष्ट्रपती रनिंग शिल्ड प्रतियोगिता संचालन गर्ने निर्णय गरियो ।

छलफलका लागी पेश भएको प्रस्ताव

५. आयुर्वेद कार्यालयको लागि नपुग औषधी खर्च सम्बन्धमा ।

निर्णय नं. ५

आजको यस नगरकार्यपालिकाको बैठकको कार्यसुचिमा चढी निर्णयको लागि पेश भएका आयुर्वेद कार्यालयको लागि नपुग औषधी खर्च सम्बन्धी प्रस्तावमा छलफल गर्दा यस नगरपालिकाको आयुर्वेद पिडारी शाखामा कार्यालयको माग अनुसार औषधी खरिदको लागि भैपरी शिर्षकबाट खर्च हुने गरी रु. ४,५०,०००।०० विनियोजन गरी खर्च गर्ने निर्णय गरियो ।